

## अङ्क 27

DeKalb County School District का परिवारहरूलाई अभिवादन,

म, स्कुलमै उपस्थित भएर आमनेसामनेबाट अध्ययन गर्न चाहने हाम्रा विद्यार्थीहरूलाई उत्साहपूर्वक स्वागत गर्दछु! COVID-19 को विश्वव्यापी महामारीका कारण गत वर्ष हाम्रा लागि चुनौतीपूर्ण रह्यो। हामीले एउटा समुदाय र राष्ट्रका रूपमा ठुलो नोक्सानी बेहोरेका छौं। हामी सुरुङको अन्त्यतिरको प्रकाश नजिकै पुगिसकेकाले मलाई आशा छ हामी पहिलेभन्दा अझ सशक्त अनि अझ राम्रो भएको उदाउने छौं।

म मार्च 9 लाई लिएर उत्साहित भए तापनि म हाम्रा सबै विद्यार्थीलाई हाम्रा स्कुलका भवनहरूमा फेरि सुरक्षित रूपमा स्वागत गर्ने दिनको प्रतीक्षामा छु। त्यो दिन नआउन्जेलसम्म हामी हाम्रा विद्यार्थीहरू हाइब्रिड पठनपाठनको चरणमा सफलता हासिल गर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्न अथक प्रयास गर्ने छौं।

### संक्रमण न्यूनीकरणका रणनीतिहरू

हाम्रा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षा र कल्याण नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो र यो मुख्य प्राथमिकता मै रहिरहने छ। हाम्रा विद्यार्थी, शिक्षक तथा कर्मचारी स्कुलमै उपस्थित भएर पठनपाठन गर्दै गर्दा सबैजनालाई सुरक्षित राख्न Centers for Disease Control and Prevention (CDC) ले सिफारिस गरेका सङ्क्रमण न्यूनीकरणका रणनीतिहरू अपनाउने छौं। सङ्क्रमणको दर कम गर्न यस डिस्ट्रिक्टले अपनाइरहेका रणनीतिहरू यस प्रकार छन्:

- स्कुलमा रहनुजेलसम्म मास्क लगाउने
- भौतिक दूरी कायम राख्ने
- बारम्बार हात धुने
- सरसफाइ तथा निसङ्क्रमण
- कन्ट्याक्ट ट्रेसिङ गर्ने
- भवन भेन्टिलेसन

हामी DeKalb County School District लाई सुरक्षित राख्न के कस्ता कार्यहरू गर्दै छौं भन्ने बारेमा थप जानकारी प्राप्त गर्न [यहाँ](#) क्लिक गर्नुहोस्। बसका रुटहरू हेर्न [यहाँ](#) क्लिक गर्नुहोस्।

## कोभिड-19 को खोप

पर्याप्त मात्रामा खोपको आपूर्ति हुनासाथ कर्मचारीहरूका लागि COVID-19 को खोप लगाउने व्यवस्था मिलाउनका निम्ति DCSD ले DeKalb Board of Health सँग रणनीतिक रूपमा नजिकबाट काम गरिरहेको छ। थप जानकारी अर्को हप्ता सम्ममा आउने छ, कर्मचारीहरूलाई खोपको उपलब्धताको बारेमा आफ्नो प्राथमिक स्वास्थ्य प्रदायकसँग बुझ्न अनुरोध गरिन्छ।

## बधाई छ

गत हप्ता DCSD का लागि अद्भुत समाचार प्राप्त गरेको थियो! म Lithonia High School का सिनियर विद्यार्थी [Zae Brewer](#) लाई बधाई दिन चाहन्छु जसलाई 2021 United States Senate Youth Program (USSYP) का लागि Georgia का प्रतिनिधिका रूपमा चयन गरिएको छ। उहाँ 104 जना विद्यार्थी प्रतिनिधिसँगै सहभागी हुनु हुने छ र कलेजमा स्नातक अध्ययनका लागि \$10,000 छात्रवृत्ति प्राप्त गर्नु हुने छ। हामीलाई Zae प्रति गर्व छ र हामीलाई थाहा छ उहाँ Lithonia High र DCSD लाई राम्रोसँग प्रतिनिधित्व गर्नु हुने छ!

म 2021 [Advanced Placement \(AP\) Honor Schools](#) नाम दिइएको 11 हाइ स्कुललाई पनि बधाई दिन चाहन्छु! AP कक्षाहरूले हाम्रा विद्यार्थीहरूलाई हाइ स्कुलमा हुँदै कलेज स्तरका पाठ्यसामग्री पढ्ने अध्ययन गर्ने र कलेज बोर्डले सञ्चालन गर्ने AP परीक्षामा भाग लिने अवसर प्रदान गर्छन्। Arabia Mountain High School, Chamblee Charter High School, Clarkston High School, Cross Keys High School, DeKalb Early College Academy, DeKalb School of the Arts, Druid Hills High School, Dunwoody High School, Lakeside High School, Southwest DeKalb High School र Tucker High School का शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई यो अद्भुत सम्मान प्राप्त गर्नुभएकोमा बधाई छ!

## बोर्डको सम्मान सप्ताह

DCSD मार्च 15 देखि 19 तारिखसम्म सञ्चालन हुने Georgia स्कुल बोर्डको सम्मान सप्ताह

मनाउन माच माहनामा राज्यभारका अन्य स्कुल डास्ट्रक्टहरूमा सहभागा हुद छ। हामा हाम्रा स्कुल बोर्डका सदस्यहरूलाई उहाँहरूले यस डिस्ट्रक्टका विद्यार्थी, कर्मचारी, आमा/बुवा तथा अन्य सरोकारवालाहरूलाई सेवा प्रदान गर्न देखाउनुभएको प्रतिबद्धताका लागि सम्मान गर्छौं।

हामी शिक्षा बोर्डका सदस्यहरूलाई हाम्रा विद्यार्थीहरूको हितका निम्ति गहन संवादमा होमिन तथा कठिन निर्णयहरू गर्न सहास बढाइदिनुभएकोमा धन्यवाद दिन्छु। हामी उहाँहरूलाई सबै विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षाका लागि पक्षपोषण तथा वकालत गर्न चाल्नुभएको कदम तथा खेल्नुभएको भूमिकाका लागि पनि धन्यवाद दिन चाहन्छौं।

### मार्च सचेतता

DCSD ले गत हप्ता कर्मचारीहरूका लागि “मार्च सचेतता” सफलतापूर्वक सुरु गरेको छ। यस महत्त्वपूर्ण पहलमार्फत कर्मचारीहरूलाई तनाव व्यावस्थपन गर्ने, मनलाई शान्त पार्ने र मानसिक थकान सम्बोधन गर्न प्रमाणमा आधारित टुलहरू प्रयोग गर्ने कुरामा केन्द्रित 30 मिनेटका सत्रहरूमा सहभागी हुन सक्ने छन्। हामीले हाम्रा केही कर्मचारीहरूबाट पहिलो सत्रका बारेमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं र हामी सबै कर्मचारीहरूलाई यस सत्रमा सहभागी हुन प्रोत्साहित गर्दछौं। यो सत्र Moment of Mindfulness का संस्थापक Mr. Curtis Smith ले सञ्चालन गर्नु हुने छ।

हामी हाम्रा विद्यार्थी, शिक्षक तथा कर्मचारीका अझ धेरै सफलताका कथा सुन्न तत्पर छौं!

भवदीय,

Mrs. Cheryl Watson-Harris